



# नेपाल खाद्य सुरक्षा बुलेटिन

अंक-३५, जेठ २०८१

यो अंक मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरूमा केन्द्रित छ।



## वर्तमान अवस्थाको समीक्षा

यस अंकले मध्य पुष-मध्य चैत २०८८ सम्मको अनुगमन अवधिलाई समेटेको छ, र यो मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरूको खाद्य सुरक्षा अवस्थाको वस्तुस्थितीमा केन्द्रित छ। मध्य पुष-मध्य चैतको अवधि नेपालमा कृषि उत्पादनको हिसाबले अभावको अवधि मानिन्छ यसर्थ मध्य तथा सुदूर पश्चिमी जिल्लाहरूमा गत अनुगमन अवधिको तुलनामा खाद्य सुरक्षा अवस्था विप्रीएको छ, जुन मौसमी रूपमा कृषि अभावको समयमा हुने उत्तरचालाको दायरा भित्र नै रहेको छ। अपवाद स्वरूप दार्चुला जिल्लाका राम्रो उत्पादन हुने केही स्थानहरू भने (पाँच गाविसहरू) उच्चतम् (खाद्य असुरक्षा चरण ३) खाद्य असुरक्षित अवस्थामा रहेका छन्। यो मुख्यत मकै र धान जस्ता वर्षे बालीको उत्पादनमा ह्वास आउनुका साथै ज्यालादारी रोजगारीका अवसर हरु समेत कम भएको हुनाले भएको हो।

२०८८ को मध्य असोज-मध्य पुष अवधिमा वर्षे बालीको उत्पादन थोरै राम्रो भएको हुनाले देशका बाँकी भागमा समग्र खाद्य सुरक्षाको अवस्था स्थिर रहेको रिपोर्ट छ।

मध्य तथा सुदूर पश्चिम स्थित १७ वटा पहाडी तथा हिमाली जिल्लाहरूका NeKSAP जिल्ला खाद्य सञ्जालहरूका अनुसार, ७८६ गाविस/नगरपालिकाहरू मध्ये करिव ३० प्रतिशत स्थानहरू खाद्य असुरक्षित अवस्थामा छन्; जस्तै दार्चुलाका पाँच गाविसहरू उच्चतम् (खाद्य असुरक्षा चरण ३) खाद्य असुरक्षित अवस्थामा छन्; हुम्ला, मुगु, जुम्ला, डोल्पा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ्ग, दार्चुला, दैलेख, जाजरकोट र रुकुमका २३३ (२९.६ प्रतिशत) गाविसहरू मध्यमस्तरीय (खाद्य असुरक्षा चरण २) खाद्य असुरक्षित अवस्थामा छन्। उच्चतम् खाद्य असुरक्षित गाविसहरूमा घरघुरीहरूले कम संचिकर खाना खाएर, अत्यधिक रूपमा खाद्यान्त/नगद थैंचोपैंचो गरेर र साना पशुपन्थीहरू बेचिखिन गरेर निर्वाह गरिरहेका छन्। जेठ महिनामा हिउँदे बाली भित्त्याइने र जेठ-असार अवधिमा यार्शागुम्बा संकलन सुरु हुने हुनाले आउँदो अनुगमन अवधिमा खाद्य सुरक्षा अवस्थामा सुधार आउने अनुमान छ।

समग्रमा वर्षे बाली र हिउँदे बालीको उत्पादन राम्रो भएको हुनाले खाद्यान्तको बजार मूल्य स्थिर रहेको र आपूर्ति अवस्था पनि सामान्य रहेको रिपोर्ट छ। निरन्तरको राजनीतिक अस्थिरता र पटक पटक भएका बन्दहरूले समेत खाद्य सुरक्षा अवस्थामा खासै प्रभाव पारेन। आउँदो अनुगमन अवधिमा NeKSAP द्वारा वस्तुस्थितीको निकटबाट अनुगमन गरिनेछ।

चैत-असार अवधिमा नेपाल भर हिउँदे बाली गाहुँ र जौ भित्त्याइन्छ। कृषि विकास मन्त्रालयका अनुसार, २०८८/०८९ मा हिउँदे बाली गाहुँ र जौको उत्पादनमा गत वर्षको तुलनामा ५.७ र १४.९ प्रतिशतले बढ्दि भई क्रमशः १८ लाख ५० हजार मेट र ३५ हजार मेट उत्पादन हुने अनुमान छ। स्मरणयोग्य कुरा के छ भने यसपटक गाहुँको उत्पादनदनले गत वर्ष कायम रहेको १७ लाख ५० हजार मेटको उच्चतम् उत्पादनको राष्ट्रिय अभिलेखलाई समेत उछिनेको छ। यस प्रकार २०८८/०९ को खाद्यान्त वासलातमा ८ लाख ८६ हजार मेटले मौजदात (अतिरिक्त उत्पादन) रहन गई नयाँ अभिलेख कायम भएको छ, यो कूल आवश्यकताको १७.२ प्रतिशत बढी हो।

## खाद्य सुरक्षा अवस्था संक्षेपमा

खाद्य सुरक्षा समूह (Cluster)	हालको	अधिल्लो अवधिबाट	३ महिनाको	६ महिनाको
१. कर्णाली	●	⬇️	⬆️	⬇️
२. सुदूरपश्चिमी पहाडी तथा हिमाली जिल्लाहरू	●	⬇️	⬆️	⬇️
३. राष्ट्र-भेशी पहाडी जिल्लाहरू	●	⬇️	⬆️	⬇️
४. पश्चिमी तराई	●	➡️	➡️	➡️
५. मध्य र पूर्वी तराई	●	➡️	➡️	➡️
६. पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरू	●	➡️	➡️	➡️
७. मध्य पहाडी तथा हिमाली जिल्लाहरू	●	➡️	➡️	➡️
८. पूर्वी पहाडी तथा हिमाली जिल्लाहरू	●	➡️	➡️	➡️
खाद्य असुरक्षित जनसंख्या (मध्य तथा सुदूर पश्चिम पहाड तथा हिमाल)	५ लाख	➡️	➡️	➡️

वर्गीकरण पद्धति वर्गीकरण सम्बन्धित विस्तृत जानकारीकालागि पुष्ट ३ मा हेतु सकिनेछ।

● सामान्य खाद्य सुरक्षित अवस्था

● मध्यमस्तरीय खाद्य असुरक्षित अवस्था

● उच्चतम् खाद्य असुरक्षित अवस्था

● गम्भीर खाद्य असुरक्षित अवस्था

● मानवीय आपतकालीन/भोकमरीको अवस्था



नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली  
Nepal Food Security Monitoring System

१

\*विश्व खाद्य कार्यकमले खाद्य असुरक्षित जनसंख्या निकालकालागि प्रयोग गरेको विधि विस्तृत रूपमा निम्न (NeKSAP) गुणल युप विवृतीय डेटानामा हेर्न तकिनेछ <https://docs.google.com/viewer?a=v&pid=sites&srcid=ZGVmYXVsGRvbWFpbnxuZWZvb2RzZWN8Z3g6NWFjYWE1M2E0ZfKfNjNINQ>




मध्य तथा सुदूर पश्चिमी क्षेत्रमा कृषि उत्पादनको हिसाबले अभावको समय भएका कारण मौसमी रूपमा खाद्य सुरक्षा अवस्था विग्रन गएको रिपोर्ट छ। समग्रमा २०८८/९ मा भएको वर्षे बालीको राम्रो उत्पादन, बजारमा खाद्यान्तको निरन्तर आपूर्ति हुनुका साथै नगदे बालीबाट भएको आमदानी, विप्रेषण, सरकार र अ/गैसस मार्फत उपलब्ध ज्यालादारी रोजगारीका अवसरहरू र विश्व खाद्य कार्यकमले खाद्य सहयोगले खाद्य सुरक्षा अवस्था सामान्य देखि मध्यमस्तरीय स्तरमा कायम राख्न मद्दत पुऱ्यायो।

आउँदो अनुगमन अवधिमा प्राय स्थानहरूमा खाद्य सुरक्षा अवस्थामा सुधार आउने अनुमान छ। बैशाख-असार अवधिमा मुख्य हिउँदे बाली गाहुँ र जौ भित्त्याइने छ र उत्पादन पूर्वानुमान समेत सकारात्मक रहेको छ। हिउँदे बाली भित्त्याइने समयमा बसाइसराइ गएका मानिसहरू फर्कनेछन् र उनीहरूले त्याएको विप्रेषणले घरघुरीहरूको खाद्य सैचिति बढ़ि तथा परिपूर्ती गर्नमा मद्दत गर्नेछ।

## नेपाल खाद्य सुरक्षा को स्थिति मध्य पृष्ठ-मध्य चैत, २०८५



# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-३५ राष्ट्रिय रूपमा खाद्य सुरक्षा स्थिति



निम्न संस्थाहरु द्वारा संयुक्त रूपमा प्रकाशित  
कृषि विकास मन्त्रालय: खाद्य सुरक्षा अनुगमन इकाई  
विश्व खाद्य कार्यक्रम: खाद्य सुरक्षा अनुमग्न तथा विश्लेषण इकाई



# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-३५

## खाद्य असुरक्षित जनसंख्या



### खाद्य असुरक्षित जनसंख्या

विश्व खाद्य कार्यक्रमको अनुपान अनुसार, मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरुमा तीव्र खाद्य असुरक्षित मानिसहरुको संख्यामा हल्का रूपमा कमी आएतापनि गत अनुगमन अवधिको तुलनामा भने यो संख्यामा वृद्धि भएको छ ।

दार्चुलामा पाँच गाविसहरु (धौलाकोट, सितोला, गुल्जार, धुलिगाडा र रानीशिखर) “उच्चतम् (खाद्य असुरक्षा चरण ३) खाद्य असुरक्षित” अवस्थामा छन् र ती गाविसहरुको कुल १०,७६८ मानिसहरु उच्चतम् खाद्य असुरक्षाको मारमा परेका छन् (NeKSAP जिल्ला खाद्य सञ्जाल, दार्चुला) । खाद्य असुरक्षाको यो अवस्थामा घरधुरीहरुले कम रुचीकर खाना खाएर, भारी रूपमा खाद्यान्त्र/नगद औंचोपैंचो गरेर र साना पशुपन्ध्रीहारु बेचबिखन गरेर निर्वाह गरिरहेका छन् ।

#### खाद्य सुरक्षा चरण वर्गीकरण :

- पहिलो चरण-“सामान्यतरा खाद्य सुरक्षित अवस्था”- घरधुरीहरु संग खाद्यान्त्रको सुरक्षित पहुँच भएको ।
- दोस्रो चरण-“मध्यमस्तीय खाद्य असुरक्षित अवस्था”- घरधुरीका सदस्यहरुले उनीहरुको खाद्यान्त्र उपभोग घटाई क्यालोरी र पोषणको उपभोग सिमारेखामा मात्र पर्याप्त रहेको । यसका साथै, घरधुरीले पैसा सापेट लिने र गैर उत्पादन मुलक सम्पत्तिहरुको बेचबिखन गर्ने जस्ता निर्वाह पहिली अपनाएको ।
- तेस्रो चरण-“उच्चतम् खाद्य असुरक्षित अवस्था”-घरधुरीका सदस्यहरुले उनीहरुको खाद्यान्त्र उपभोग उल्लेख रूपमा घटाई क्यालोरी र पोषणको उपभोग अत्यधिक रूपमा घटाएको । यसका साथसाथै, घरधुरीले उत्पादन मुलक सम्पत्तिहरुको बेचबिखन गर्ने र बच्चाहरुलाई विद्यालयबाट फिल्मे जस्ता परिपूर्ति गर्ने नसिकने खालको निर्वाह पहिली अपनाएको ।
- चौथो चरण-“गमिष्ठ खाद्य असुरक्षित अवस्था”- घरधुरीका सदस्यहरुले उनीहरुको खाद्यान्त्र उपभोग उल्लेख रूपमा घटाई क्यालोरी र पोषणको उपभोग अत्यधिक रूपमा घटाएको । घरधुरी संग सिमित निर्वाह संन्यन्त वाकी रहेको र अन्तिम सम्पत्ति / जिमिन समेत बेच्ने सम्भावनामा पुरेको ।
- पाचौं चरण-“मानवीय आपतकालीन/ झोकमरीको अवस्था”-घरधुरीसँग खाद्यान्त्रको पहुँचका लागि गर्ने पनि कुनै अवसर नहेको र यदि समयमा राहतका लागि कारबाही नभएमा झोकमरीको अवस्था तर्फ लैजाने ।

### खाद्य सुरक्षामा बन्दको प्रभाव:

देशभर विभिन्न राजनीतिक दलहरु र जातीय संस्थाहरुले नया संविधानमा उनीहरुको माग समावेश गराउन सरकारलाई दबाव दिनका लागि श्रृंखलाबद्ध रूपमा बन्दका कार्यक्रमहरु आव्हान गरेका थिए । प्रभावकारी बन्दका अवधिमा बजारहरु बन्द रहे, व्यापार/कलकारखानाहरु ठप्प भए र विद्यालय जाने केटाकेटीहरु विद्यालय बन्द रहनाले घेरे बसेका थिए । उद्योग तथा वाणिज्य महासंघका अनुसार एक दिनको बन्दले राष्ट्रिय अर्थतन्त्रमा करोडौंको नोक्षानी हुने गार्दछ (२०१२) ।

बन्दले मानिसहरुको जीविकोपार्जन र खाद्य सुरक्षामा प्रभाव पार्दछ र यसमा पनि गरीबहरु सबै भन्दा बढी मारमा पर्दछन् । बन्दका बेला बजारहरु बन्द रहनाले घरधुरी स्तरमा खाद्यान्त्रको उपलब्धता सीमित हुन्छ; कलकारखाना/व्यापारहरु बन्द हुन्छन्, फलस्वरूप ज्यालादारी कामदारहरुको दैनिकको ज्यालामा नोक्षानी हुन्छ; सीमित आपूर्तिका कारण खाद्यान्त्र मूल्यमा वृद्धि भई कम क्रयशक्ति भएका घरधुरीहरुलाई खाद्यान्त्र पहुँचमा वाधा पुर्छ । किनकि गरीब घरधुरीहरुले ७० प्रतिशत भन्दा बढी आमदानी खाद्यवस्तुमा खर्च गर्दछन् (“NLSS-III तथ्याङ्कीय प्रतिवेदन २०११”, केन्द्रिय तथ्याङ्क विभाग), र यी मानिसहरु आमदानीको मुख्य श्रोतका रूपमा दैनिक ज्यालादारी रोजगारीमा निर्भर हुन्छन् (NeKSAP घरधुरी सर्वेक्षण, विश्व खाद्य कार्यक्रम २०११) ।

देशभर बन्दको संख्या र अवधिमा भएको वृद्धिलाई मध्यनजर गर्दै विश्व खाद्य कार्यक्रमको सर्वेक्षण टोलीले विशेष गरी सुदूर पश्चिमाञ्चल क्षेत्रमा बन्दले पारेको प्रभावको सूचना संकलन गरेको थियो जहाँ २०६९ वैशाख महिनाको अवधिमा लामो समय सम्म बन्द प्रभावकारी रहेको पाइयो ।

सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरुमा बजारको खाद्य संचिती घटेको थियो । औपचारी जस्ता अत्यावश्यक बस्तुहरुको अभाव सृजना भएको थियो । खाद्यान्त्र र तेल जस्ता आधारभूत खाद्य बस्तुहरुको मूल्यमा प्रति किलो र लिटरमा रु. २ देखि रु. १० सम्म वृद्धि भएको थियो । ट्रक र ट्रायाक्टरहरुमा सामान राख्ने र भार्ने काम गर्ने ज्यालादारी कामदारहरु रोजगार विहान भएका थिए । तराईका जिल्लाहरुमा निर्माणका कामहरु ठप्प भएका हुनाले निर्माण क्षेत्रमा काम गर्ने कामदारहरुको काममा वाधा पुरेको थियो ।

बन्दबाट प्रभावित मानिसहरुले दैनिक निर्वाहको निमित हालै भित्ताइएको गहुँको उपभोगमा वृद्धि गरेका थिए । भारतका बजार नजिकै भएका जिल्लाहरु (उदाहरणका लागि दार्चुला, बैतडी, बाँके, बर्दिया, कञ्चनपुर, र कैलाली) ले त्यहाँका बजारहरुबाट आधारभूत खाद्य बस्तुहरु खरीद गरेका थिए । नाकाका बजारहरुमा भारतीय व्यापारीहरुले नेपाली उपभोक्ताहरुको बढ्दो चापका कारण चामलको मूल्य प्रति किलो रु. ५ का दरले वृद्धि गरेको रिपोर्ट छ । बाँके र बर्दिया जिल्लाहरुमा यातायात ठप्प भएको हुनाले तरकारी खेती गर्ने कृपकहरुले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्न वाध्य भए । उदाहरणकालागि, नेपालगञ्ज बजारमा गोलभेडाको मूल्य रु ४० प्रति किलो थियो भने नेपालगञ्ज संग जोडिएका ग्रामीण क्षेत्रहरुमा यसको मूल्य रु १५ प्रति किलो भएको थियो । यसैगरी काठमाडौंमा दाल र खानेतेलको मूल्य १०-२५ प्रतिशत वृद्धि भएको रिपोर्ट छ (मुसुरोको दालको मूल्य रु. ८० बाट बढेर प्रति किलो रु. १०० सम्म पुरेयो) ।

पटक पटक/लामो समय सम्म हुने बन्दले, विशेष गरी स्थानीय उत्पादनले खाद्य आवश्यकता पूरा नहुने र तराईका बजारहरुबाट आयातीत खाद्यान्त्रमा निर्भर हुँदा पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्त्र अभावको अवस्था सृजना गराउन सक्छ । राजनीतिक अस्थिरता कायमै रहने अनुमान रहेको हुँदा आउँदा महिनाहरुमा बन्दले खाद्य सुरक्षामा पार्ने प्रभाव निकटबाट अनुगमन गरिने छ ।



अत्रीया चोकको खाली सडक (पूर्व-पश्चिम राजमार्ग) कैलाली, वैशाख २०६९ ।

\* खाद्य असुरक्षित जनसंख्याको अनुमान २०११ को जनगणनामा आधारीत छ । विश्व खाद्य कार्यक्रमद्वारा खाद्य असुरक्षित मानिसहरुको संख्या निकाल प्रयोग गरिएको विधीको विस्तृत जानकारीका लागि NeKSAP को निम्न विचुरीय ठेगानामा हैरेन सकिनेछः

<https://docs.google.com/viewer?a=v&pid=sites&srcid=ZGVmYXVsdGRvbWFpbnxuZWzb2RzZWN8Z3g6M2M2NzA4NmRlM2ZIN2M3MQ>


# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-३५

## खाद्य सुरक्षाका मुख्य पक्षहरु

### बाली उत्पादन

#### आन्तरिक अवस्था

चित्र २. वर्षे बाली उत्पादन (२०६८/६९)



बाली लगाउने र हुक्ने अवधि अर्थात मनसुनी वर्षा याम र हिउँदमा समयमा नै भएको वर्षा र समयमा नै उन्नत जातको बीउ र मलको वितरणको फलस्वरूप, हाल सम्मको अभिलेखमा नै सबैभन्दा उच्चतम् अर्थात देशभर कूल ९५ लाख मेट खाद्यान्न उत्पादन भएको छ।

	लाख मेट	गत वर्षको तुलनामा परिवर्तन (%)
दैनंदिनी	८०.५	१२.७ %
मक्के	२१.८	५.४ %
कोदो	३.२	४.१ %
गहू	१८.४	५.७ %
जी	०.३	१४.९ %
फाफर	०.३	१२.४ %
कूल	९४.६	९.६ %

२०६८/६९ को खाद्यान्न वासलात:


अतिरीक्त उत्पादन: कूल आवश्यकता भन्दा १७.२ % (दद०,३०७ मेट) बढी

२०६७/६८: ८.७ % (४४३,०५७ मेट) अतिरीक्त उत्पादन:


(श्रोत: कृषि विकास मन्त्रालय, मे २०१२)

२०६८/६९ को हिउँदे बाली उत्पादन समग्रमा राम्रो रहयो: गहूङ्को उत्पादन हाल सम्मको अभिलेखमा नै सबैभन्दा उच्चतम् अर्थात १८.५ लाख मेट भएको छ, जुन गत वर्षको तुलनामा ५.७ प्रतिशतले बढी हो। यद्यपि, केही स्थानहरूमा असीनापात, अपर्याप्त वर्षा र बालीमा लाग्ने रोगका कारण बाली नोक्सानी भएको रिपोर्ट छ। २०६८/६९ को हिउँदे बाली उत्पादन अध्ययनका लागि कृषि विकास मन्त्रालय/विश्व खाद्य कार्यक्रम/खाद्य तथा कृषि संघठनले २०६९ वैशाखमा एक संयुक्त अध्ययन गरेको थियो। विस्तृत जानकारीका लागि आउँदो प्रकाशन "Crop Situation Update, June 2012" हेर्न सकिनेछ।

नक्सा २. हिउँदे बालीको उत्पादन पूर्वानुमान (श्रोत: NeKSAP जिल्ला खाद्य सुरक्षा सञ्जाल)



चित्र ३. गहूङ्को उत्पादन पूर्वानुमान, भौगोलिक क्षेत्रका आधारमा घरघुरीहरूको अवधारणा (श्रोत: NeKSAP घरघुरी सबैक्षण्ण)



नक्सा ३. वर्षाको स्थिती, मध्य पुष-मध्य चैत, २०६८

(श्रोत: NeKSAP जिल्ला खाद्य सुरक्षा सञ्जाल)



#### क्षेत्रीय अवस्था

भारत र पाकिस्तान जस्ता एसियाका मुख्य गहूङ्को उत्पादक राष्ट्रहरूमा २०१२ को हिउँदे बाली अनुकूल हुने अनुमान छ। भारतले हाल सम्मको सबैभन्दा बढी अर्थात दद०.३ मिलियन मेट गहूङ्को उत्पादन हुने अनुमान गरेको छ, जुन गत वर्षको भन्दा १.६ प्रतिशतले बढी हो। भारतले आफ्नो अन्तको उच्च संचितिलाई ध्यानमा राख्दै अन्त निर्यातमा लगाएको प्रतिबन्ध निरन्तर खुकुलो पाई लगेको छ (श्रोत: Crop Prospects and Food Situation, March 2012, FAO; Food Outlook, May 2012, FAO)।



नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली  
Nepal Khadya Suryaksha Anugaman Pranali [NeKSAP]  
Nepal Food Security Monitoring System




# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-३५

## खाद्य सुरक्षाका मुख्य पक्षहरू

### बजारको अवस्था


चित्र ४. मूल्य स्फीति प्रवृत्ति (trend) (श्रोत: नेपाल गण्डू बैंक)



CPI (Consumer Price Index) का अनुसार वार्षिक मूल्य स्फीति गत वर्ष यही समयको तुलनामा कम रहयो (चित्र ४) जुन खाद्य तथा पेय पदार्थको मूल्य सूचकाङ्को घटदो प्रवृत्तिले गर्दा भएको हो। २०८८ फागुन महिनामा अन्नहरूको मूल्य सूचकाङ्क गत वर्ष सोही समयको १३.४ प्रतिशत बढिको तुलनामा २.४ प्रतिशतका दरले घटेका थिए। यसको विपरीत, इन्धनको मूल्यमा भएको निरन्तर बढिका कारण गत वर्ष यही समयको तुलनामा यातायातको सूचकाङ्क १७.० प्रतिशतले बढ़ि भयो।

२०८८/८९ को वर्षे बाली विशेष गरी धानको राम्रो उत्पादन हुनुका साथै देशभर खाद्य बस्तुहरूको आपूर्तिमा आएको सुधारले २०८८ मध्य पुष-मध्य चैत अवधिभर खाद्यान्को मूल्य स्थिर रहनमा मद्दत पुऱ्यायो (चित्र ५)।

चित्र ५. मुख्य खाद्य बस्तुहरूको मूल्यको प्रवृत्ति (trend)




देशभर आपूर्ति अवस्था सामान्य रहेको रिपोर्ट छ। यद्यपि, निरन्तर भइरहेको इन्धनको मूल्य बढिले यातायात लागतमा बढ़ि गराउने हुनाले यो मुख्य चासोको विषय बनेको छ। विशेषत: तराइका बजारहरूबाट आयातीत खाद्य बस्तुहरूले बजार मूल्य निर्धारण गर्नमा उल्लेख भूमिका खेले पहाडी तथा हिमाली बजारहरूमा यसले खाद्यान्क मूल्य बढ़ि गराउने अनुमान छ। राजनीतिक अस्थिरताका कारण पटक पटक भइरहेको बन्द अर्को चासोको विषय हो, र यसलाई आउदा महिनाहरूमा NeKSAP द्वारा निकटबाट अनुगमन गरिने छ।

### घरधुरीको खाद्य सुरक्षा अवस्था

चित्र ६. खाद्यान्क उपभोग सम्झौता


(मध्य तथा सुदूर पश्चिम पहाड तथा हिमाल मात्र)



मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरूमा गत अनुगमन अवधिको तुलनामा अपर्याप्त आहार उपभोग गर्ने घरधुरीहरूको प्रतिशतमा बढ़ि भएको छ (चित्र ६)।

यस अनुगमन अवधिमा ज्यालादारी रोजगारी, अन्नबाली बेचविखन, विप्रेषण, नोकरी र नीजि व्यापार आदि मुख्य आम्दानीका श्रोतहरू थिए (चित्र ७)। गत अनुगमन अवधिको तुलनामा समग्र आम्दानीमा ज्यालादारी रोजगारीको योगदान बढ्यो भने अन्नबाली बेचविखनबाट हुने आम्दानीको योगदान घट्यो। सर्वेक्षण गरिएका आधा जसो घरधुरीहरूले उनीहरू केवल एक आम्दानीको श्रोत माथि निर्भर भएको बताए भने एक तिहाईले दुई आम्दानीका श्रोतहरू माथि निर्भर रहेको बताए।

चित्र ७. भौगोलिक क्षेत्रका आधारमा आम्दानीको श्रोतहरूको योगदान (मध्य पुष-मध्य चैत, २०८८)



\*विश्व खाद्य कार्यक्रमले खाद्य उपभोग सम्झौता निकालकालारी प्रयोग गरेको विधि विस्तृत रूपमा निम्न (NeKSAP) गुणले युग्म विवृतीय ठेगानामा हेर्न सकिनेछ।

<https://docs.google.com/viewer?a=v&pid=sites&srcid=ZGVmYXVsdGRvbWFpbnxuzZWzb2RzzWN8Z3g6NWfjYWE1M2E0ZjFkNjNINQ>



# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-३५

## खाद्य सुरक्षा पूर्वानुमान र जिल्लास्तरीय प्रतिवेदन

### खाद्य सुरक्षा पूर्वानुमान

हिउँदे बालीको उत्पादन पूर्वानुमान सामान्यतया राम्रो रहेको र आउँदो अनुगमन अवधिमा बाली भित्र्याइने हुनाले खाद्य सुरक्षा अवस्थामा सुधार आउने अनुमान छ। हिउँदे बाली भित्र्याउने र वर्षे बाली लगाउने अभिप्रायले बसाइसराइ गएका मानिसहरू चैत्र महिनाबाट फर्कने क्रम सुरु भएको छ। उनीहरूले साथमा त्याएको विशेषणले घरधुरीको खाद्य सुरक्षा अवस्थामा सुधार ल्याउन मद्दत गर्नेछ।

चैत्र-बैशाख अवधिमा आय आर्जनका अवसरहरू बढ्ने अनुमान छ; यार्शागुम्बा जस्ता गैर काष्ठ वन पैदावार संकलन र नगदे बाली तथा पशुजन्य उत्पादन वैचारिकनबाट घरधुरीहरूको आम्दानी बढ्नेछ, साथै पर्यटन व्यापार बढ्ने र सरकारी आर्थिक वर्ष सकिन लागेको हुनाले विकास कार्यक्रमहरू मार्फत उपलब्ध हुने ज्यलादारी रोजगारीका अवसरहरू बढ्ने छन्।

चैत्र-बैशाख अवधिमा पूर्व मनसुनी वर्षा अनुकूल रहेको हुनाले समयमा नै मकै र बसन्ते धान बाली लगाउन मद्दत पुऱ्यायो। यद्यपि, जेठ महिनामा देशभर सुख्खा पनाले हुक्कै गरेको मकै बाली प्रभावित भएको छ। अतः उत्पादनको पूर्वानुमान त्यती उत्साहवर्द्धक छैन।

निरन्तर भइरहेको राजनीतिक अस्थिरताले विशेष गरी विपन्न वर्गहरूको जीविकोपार्जनमा प्रभाव पार्नेछ; बन्दहरूले खाद्यान्न मूल्य बढ्दि गराउन सक्ने, बजारमा खाद्यान्न आपूर्ति घट्ने, ज्यलादारी रोजगारीका अवसरहरूमा कमी आउने अनुमान छ।

मनसुनी वर्षाले दुर्गम क्षेत्रहरूमा खाद्यान्न आपूर्तिमा वाधा पुऱ्याउने र मानिसहरूको बजारको खाद्यान्न माथिको पहुँच सीमित हुने अनुमान छ। विशेष गरी मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरू मौसमी पहिरोको जोखिममा पर्दछन्।

### विस्तृत खाद्य सुरक्षा जानकारी

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) ले हाल नेपालभर ७२ जिल्लाहरूको नियमित अनुगमन गर्दछ। अनुगमनबाट प्राप्त यिनै सूचनाहरूले यस बुलेटिनको लागि सूचना सामाग्री जुटाउँदछ। हरेक जिल्लाको पूर्ण खाद्य सुरक्षा बुलेटिन अग्रेजी र नेपालीमा\* NeKSAP को निम्न गुगल सार्चिटको विद्युतिय ठेगानामा हेर्न सक्नेछ; <http://sites.google.com/site/nefoodsec/home>। केही गम्भीर खाद्य असुरक्षित जिल्लाहरू को बुलेटिन भने यसै बुलेटिनको साथ अनुसूचीमा संलग्न गरिएको छ।

#### समूह १. कर्णाली

डोल्पा\*  
हुम्ला\*  
जुम्ला\*  
कालिकोट\*

मुगु\*

#### समूह २. सू पश्चिमी पहाडी तथा हिमाली

जिल्लाहरू  
अछाम\*  
बफाड़\*  
बाजुरा\*  
बैतडी\*  
डडेलधुरा\*  
दार्चला\*

डोटी\*

#### समूह ३. राप्ति- भेरी पहाडी जिल्लाहरू

दैलेख\*  
जाजरकोट\*

च्याठान

रोला\*

रुकुम\*

सल्यान\*

सुखेत

#### समूह ४. पश्चिमी तराई

कञ्चनपुर  
कैलाली  
वर्दिया  
बाँके  
दाढ़

कर्पिलवस्तु

रुपन्देशी

#### समूह ५. पुर्णी तराई

नवलपरासी

चितवन

पर्सा

बारा

रैतहट

सल्ली

महोत्तरी

धन्दा

सप्तरी

सिरहा

सूनसरी

मोरङ्ग

झापा

#### समूह ६. पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरू

गोरखा  
लम्बुङ्ग  
तनहुँ  
अघोखाँची  
गाउँ  
पाल्पा  
स्याइजा  
पर्वत  
बागलुङ्ग  
म्याग्दी  
मस्ताङ्ग  
मनाङ्ग  
कास्की

#### समूह ७. मध्य पहाडी तथा हिमाली जिल्लाहरू

सिन्धुली  
रामेछाप  
दोलखा  
सिन्धुपाल्चोक  
काभ्रेपलाञ्चोक  
नवाकोट  
रसुवा  
मकवानपुर  
धार्दिङ

#### समूह ८. पुर्वी पहाडी तथा हिमाली जिल्लाहरू

ताप्लेजुङ  
पाँचथर  
संखुवासभा  
इलाम  
ओखलढुङ्गा  
खोटाङ्ग  
धनकटा  
उदयपुर  
सोलुखुम्बु  
भोजपुर  
तेह्रथुम

यो खाद्य सुरक्षा बुलेटिन निम्न सूचनाको आधारमा तयार पारिएको हो; (१) ९५४ घरधुरीहरू (पहाड़: २९८, हिमाल: २३८; तराई: ३१८ घरधुरीहरू) बाट नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) को मध्य पुष देखि मध्य चैत २०६८ सम्मको अनुगमन अवधिमा संकलित तथाङ्ग, (२) NeKSAP द्वारा १७ जिल्लाहरूमा सञ्चालित जिल्ला खाद्य सुरक्षा संजाल बैठक, र अन्य सान्दर्भिक सूचनाका शोहरू।